

अङ्क 26

DeKalb County School District का परिवारहरूलाई अभिवादन,

सुरुमा म जिल्लाव्यापी सम्बोधनमा उपस्थित भएका वा उक्त सम्बोधनको प्रत्यक्ष प्रसारण गरेका सबैजनालाई धन्यवाद दिन चाहन्छु । म DeKalb County School District (DCSD) को सुपरिन्टेन्डेन्टको रूपमा काम गर्न पाउँदा खुसी र आभारी छु तर म यो काम एकलै गर्न सकिदैन । हाम्रो उत्कृष्ट स्कूल डिस्ट्रिक्टलाई माथिल्लो स्तरमा लैजान सहयोग गर्न तपाईंको सहयोग महत्वपूर्ण हुन्छ ।

म डिस्ट्रिक्ट विद्यालय पुनः खोल्ने योजनाको दोस्रो चरण र तेस्रो चरणमा गएको देख्न पाउँदा डिस्ट्रिक्ट उत्साहित छु । यी चरणहरूमा, विद्यार्थीहरूको समूह विद्यालयमा उपस्थित हुने आफ्नो रोजाइका आधारमा मिश्रित शिक्षण (hybrid learning), प्रत्यक्ष शिक्षण (in-person learning) मा सहभागी हुनेछ । प्रि-किन्डरगार्टन, किन्डरगार्टन, ग्रेड एक, ग्रेड दुई, ग्रेड छ, ग्रेड नौका विद्यार्थीहरू मार्च 9, 2021, मङ्गलवार देखी विद्यालयमा उपस्थित भएर कक्षाहरू लिनै छन् । ग्रेड तीन, चार, पाँच, सात, आठ, दश, र एघार, र बाह्रका विद्यार्थीहरूले तेस्रो चरणका दौडान मार्च 15, 2021, सोमवार देखी विद्यालयमा उपस्थित भएर कक्षाहरू लिन सुरु गर्ने छन् ।

हाम्रा विद्यार्थी, शिक्षक तथा कर्मचारी सदस्यहरू भवनमा सुरक्षित हुने छन् भनेर सुनिश्चित गर्न डिस्ट्रिक्टले Centers for Disease Control and Prevention (CDC) द्वारा सिफारिस गरिएको संक्रमण न्यूनीकरणका रणनीतिहरू कार्यान्वयन गर्नेछ । हामी DCSD लाई कसरी सुरक्षित राखिरहेका छौं भन्ने जानकारी यहाँ प्रदान गरिएको छ ।

म विद्यालय पठाउने विकल्प चयन गरेका परिवारहरूका विद्यार्थीहरूलाई कक्षाकोठामा फर्केको देख्न चाहन्छु ! नियमित शिक्षणमा फर्किने योजनाको सम्बन्धमा थप जानकारीका लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस् । हामी रिमोट लर्निङका विकल्पहरू पनि निरन्तर रूपमा सुधार गर्न प्रतिबद्ध छौं ।

राज्यव्यापी सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोस् । क्षेत्रव्यापी सम्बोधनका भिडियोहरू पनि डिस्ट्रिक्टको यूट्यूब पृष्ठमा उपलब्ध छन् ।

नयाँ कार्यक्रमहरू

प्रत्यक्ष शिक्षणमा फर्किने कुराको र भर्चुअल वातावरणमा हासिल भएका सफलताहरूको खुसी मनाउँदै गर्दा, हामीले बुझ्नु पर्छ कि महामारीका कारण केही विद्यार्थीहरूमा नकारात्मक प्रभाव पारेको थियो । हामी द्रुत गतिमा अगाडि बढ्दै गर्दा, हामीसँग समस्या समाधान गर्न आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने एउटा योजना छ । सिकेको कुरा बिर्सिने समस्या सम्बोधन गर्न, DCSD ले “शिक्षण बुधवार” लाई विस्तार गर्नेछ र उत्साहजनक खालका नयाँ ग्रीष्मकालीन शिक्षा तथा सुधार कार्यक्रमहरू प्रदान गर्नेछ ।

DCSD ले हामी विद्यार्थीहरूको लागि उच्च स्तरका शिक्षकहरूलाई भर्ती गरेर र निरन्तर रूपमा काममा राखेर कर्मचारीको प्रभावकारितालाई प्राथमिकता पनि दिनेछ । डिस्ट्रिक्टले अशक्तता भएका विद्यार्थी, उत्कृष्ट क्षमता भएका विद्यार्थी तथा अङ्ग्रेजी भाषाका विद्यार्थीहरूलाई सहयोग गर्न शिक्षक तथा लिडरहरूका लागि व्यवसायिक विकासका अवसरहरू वृद्धि गर्नेछ ।

“हाम्रा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरी नै रहने छन् भन्नका लागि हामी सफलताका अवरोधहरू पन्छाउने छौं !”

कोभिड-19 को खोप

गभर्नर Brian Kem ले भर्खैरै कोभिड-19 को खोप कार्यक्रममा शिक्षकहरूलाई पनि समेट्ने घोषणा गर्नु भएको छ । DSCD यस कुराको बारेमा उत्साहित छ । पर्याप्त मात्रा खोप उपलब्ध भएपछि कर्मचारीहरूलाई खोप कसरी लगाउने भन्ने रणनीति बनाउन डिस्ट्रिक्ट DeKalb Board of Health को सँग सहकार्य गरेर काम गरिरहेको छ । कर्मचारीहरूलाई खोपको उपलब्धताको बारेमा आफ्नो प्राथमिक स्वास्थ्य प्रदायकसँग बुझ्न अनुरोध गरिन्छ ।

मार्च सचेतता

डिस्ट्रिक्टले मार्च महिनाका दौडान कर्मचारीहरूका लागि "मार्च सचेतता" कार्यक्रम उपलब्ध गराउँछ भनेर घोषणा गर्न पाउँदा म उत्साहित छु । 30 मिनेटका यी सत्रहरूले तनाव कम गर्न, मनलाई शान्त बनाउन र अक्रियाशील हुने समस्या सम्बोधन गर्न प्रमाणमा आधारित उपकरणहरू प्रयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्छ । यी सत्रहरूले सङ्गीत तथा गतिशीलता मार्फत मानसिक स्वास्थ्य पनि सुधार गर्छ ।

यी सत्रहरू भित्रको प्रत्येक सत्रमा 150-200 जना सहभागीहरू हुने छन् र कर्मचारीहरूले चाहेको खण्डमा धेरै वटा सत्रहरूमा सहभागी हुने विकल्प चयन गर्न सक्छन् । यी सत्रहरू Moment of Mindfulness की संस्थापक श्री Curtis Smith ले प्रदान गर्नु हुनेछ । यी सत्रहरू ZOOM को लिङ्क मार्फत प्रदान गरिन्छ । श्री Smith ले उक्त लिङ्क प्रदान गर्नु हुनेछ ।

हाम्रा कर्मचारीहरूका लागि यो पहलमा कडा मेहनत गर्नु भएकोमा अन्तरिम सुपरिन्टेन्डेन्ट डा. Deborah Moore-Sanders र उहाँका कर्मचारीहरूलाई धन्यवाद छ ।

उत्कृष्ट विद्यार्थी सप्ताह

DCSD ले अर्को सप्ताह उत्कृष्ट विद्यार्थी सप्ताहको रूपमा मनाउन गइरहेको छ । हामी हाम्रो पुरानो प्रतिबद्धता पुनरावलोकन गरिरहेका छौं । यस क्रममा, हामी सबैले के याद गर्नु पर्दछ भने उत्कृष्ट विद्यार्थीलाई अगाडि बढ्न आवश्यक पर्ने पूर्ण सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता डिस्ट्रिक्टको मुख्य प्राथमिकता भित्र पर्छ । हामीले हाम्रा उत्कृष्ट विद्यार्थीहरूको कदर गर्दै गर्दा हामीलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस् ।

मैले आशा गरेकी छु कि हामी हाम्रा विद्यार्थीहरूलाई उनीहरूको शिक्षा तथा जीवनका लक्ष्यहरू हासिल गर्ने कुरामा सहयोग गर्न पूरा प्रयास गरिरहेका छौं भनेर सुनिश्चित गर्न हामी "एकीकृत DeKalb" को रूपमा सँगसँगै काम गरी नै रहने छौं ।

भवदीय,

सुश्री Cheryl Watson-Harris